

बैठक संख्या: १३, २०७८/०७९

मिति २०७९ जेष्ठ २४ गतेको राजपुर गाउँ कार्यपालिकाका अध्यक्ष श्री शरद कुमार बुढाथोकी ज्यूको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकका प्रस्ताव तथा निर्णयहरु ।

प्रस्तावहरु :

१. मतदाता लगायत निर्वाचनमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गर्ने ।
२. कक्षा दश सम्म निःशुल्क शिक्षालाई पूर्णरूपमा कार्यान्वयन गर्ने प्रतिवद्धता सम्बन्धमा ।
३. नदिजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई सूचिकृत गर्ने सम्बन्धमा ।
४. खरदरिया प्रतापपुरमा डम्पिङ भएको नदिजन्य पदार्थ विक्रि वितरण गर्ने सम्बन्धमा ।
५. विभिन्न समिति गठन गर्ने सम्बन्धमा ।
 - न्यायिक समिति,
 - अनुगमन समिति,
 - शिक्षा समिति,
 - आर्थिक विकास समिति,
 - सामाजिक विकास समिति,
 - पूर्वाधार विकास समिति
 - सुशासन समिति,
६. आधारभूत स्वास्थ्य इकाइ थप गर्ने सम्बन्धमा ।
७. प्रवक्ता तोक्ने सम्बन्धमा ।

प्रस्ताव नं. १

मतदाता लगायत निर्वाचनमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गर्ने ।

प्रस्तावको व्यहोरा

स्थानीय तह निर्वाचन २०७९ अन्तरगत बैशाख ३० गते राजपुर गाउँपालिकाको निर्वाचनमा राजपुर वासी अधिकांस मतदाता निर्वाचनमा सरिक भई स्थानीय तह निर्वाचन स्वच्छ, शान्तिपूर्ण र धाधली रहित रूपमा सम्पन्न भई हामीलाई जनप्रतिनिधिको रूपमा निर्वाचित गर्नुभएका सम्पूर्ण मतदाता र निर्वाचनमा सरिक भएका कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक तथा पत्रकारज्यूहरुलाई धन्यवाद ज्ञापन गर्नुपर्ने ।

हुनु पर्ने निर्णय

राजपुर गाउँपालिकाका सम्पूर्ण मतदाता, निर्वाचन आयोग, निर्वाचनमा सरिक भएका कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक तथा पत्रकार सबैलाई धन्यवाद ज्ञापन गर्ने ।

निर्णय

प्रस्तावमा लेखिए बमोजिम गर्ने ।

प्रस्ताव नं. २

कक्षा दश सम्म निःशुल्क शिक्षालाई पूर्णरूपमा कार्यान्वयन गर्ने प्रतिवद्धता सम्बन्धमा ।

प्रस्तावको व्यहोरा

माध्यमिक तह सम्म निःशुल्क शिक्षा प्राप्त गर्ने नागरिकको मौलिक हकलाई कार्यान्वयन गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्नुपर्ने ।

हुनु पर्ने निर्णय

राजपुर गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विध्यालयहरुमा कक्षा १० सम्म विद्यार्थी, अभिभावकबाट कुनै किसिमको शुल्क नलिई पूर्ण रुपमा निःशुल्क गर्ने ।

निर्णय

प्रस्तावमा लेखिए बमोजिम गर्ने ।

प्रस्ताव नं. ३

नदिजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई सूचिकृत गर्ने सम्बन्धमा ।

प्रस्तावको व्यहोरा

नदिजन्य पदार्थ ओसार प्रसार तथा विक्रि वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन नदिजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई सूचिकृत गर्नुपर्ने ।

हुनु पर्ने निर्णय

राजपुर गाउँपालिकामा नदिजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई १५ दिनको म्याद दिई सूचिकृत हुन सूचना जारी गर्ने र सूचिकृत भएका सवारी साधनलाई मात्र नदिजन्य पदार्थ ढुवानी गर्न दिने ।

निर्णय

प्रस्तावमा लेखिए बमोजिम गर्ने ।

प्रस्ताव नं. ४

खरदरिया प्रतापपुरमा डम्पिङ भएको नदिजन्य पदार्थ विक्रि वितरण गर्ने सम्बन्धमा ।

प्रस्तावको व्यहोरा

विगत लामो समय देखि खरदरिया प्रतापपुरमा डम्पिङ भई आएको नदिजन्य पदार्थ विक्रि वितरण गरी आन्तरिक आयमा योगदान बढाउनु पर्ने ।

हुनु पर्ने निर्णय

उपर्युक्त स्थानमा डम्पिङ भएको नदिजन्य पदार्थ नापजाँच गरी लुम्बिनी प्रदेश सरकारले निर्धारण गरेको दरमा विक्रि वितरण गर्न ३ नं. वडा कार्यालयलाई जिम्मा दिने

निर्णय

प्रस्तावमा लेखिए बमोजिम गर्ने ।

प्रस्ताव नं. ५

विभिन्न समिति गठन गर्ने सम्बन्धमा ।

प्रस्तावको व्यहोरा

कार्यपालिका भित्र आवश्यक पर्ने विभिन्न समितिहरु गठन गर्नुपर्ने ।

हुनु पर्ने निर्णय

तपसिल बमोजिमका समिति निम्नानुसार गठन गर्ने ।

तपसिल:

- का न्यायिक समिति
- १। धनपति देवी यादव (गा.पा. उपाध्यक्ष) - संयोजक
 - २। ओम प्रकाश यादव - सदस्य
 - ३। प्रमोद बस्नेत - सदस्य
- खा अनुगमन समिति
- १। धनपति देवी यादव (गा.पा. उपाध्यक्ष) - संयोजक
 - २। रिता विश्वकर्मा - सदस्य
 - ३। सन्देश विश्वकर्मा - सदस्य
- गा शिक्षा समिति
- १। शरद कुमार बुढाथोकी (गा.पा. अध्यक्ष) - अध्यक्ष
 - २। धनपति देवी यादव (गा.पा. उपाध्यक्ष) - सदस्य
 - ३। श्याम बहादुर रोका (का.पा.सदस्य) - सदस्य
 - ४। प्रमुख प्रशासकीय अधिकृत - सदस्य
 - ५। आर्थिक प्रशासन शाखा प्रमुख - सदस्य
 - ६। लिलाधर वि.क. (सामुदायिक वि.प्र.अ.) - सदस्य
 - ७। शिक्षा शाखा प्रमुख - सदस्य सचिव
- घा आर्थिक विकास समिति
- १। दिलमती वली - संयोजक
 - २। मायावती यादव - सदस्य
 - ३। ललिता विश्वकर्मा - सदस्य
 - ४। कृषि शाखा प्रमुख - सदस्य सचिव
- डा सामाजिक विकास समिति
- १। ओम प्रकाश यादव - संयोजक
 - २। गंगा कुमारी चौधरी - सदस्य
 - ३। रिता विश्वकर्मा - सदस्य
 - ४। शिक्षा शाखा प्रमुख - सदस्य सचिव
- चा पूर्वाधार विकास समिति
- १। रामेश्वर यादव - संयोजक
 - २। सन्देश विश्वकर्मा - सदस्य
 - ३। गंगा कुमारी चौधरी - सदस्य
 - ४। पूर्वाधार विकास शाखा प्रमुख - सदस्य सचिव
- छा सुशासन समिति
- १। राम प्रसाद अहिर - संयोजक
 - २। पुष्कर वली - सदस्य
 - ३। ललिता विश्वकर्मा - सदस्य
 - ४। प्रशासन शाखा प्रमुख - सदस्य सचिव

निर्णय

प्रस्तावमा लेखिए बमोजिम गर्ने ।

प्रस्ताव नं. ६

आधारभूत स्वास्थ्य इकाई थप गर्ने सम्बन्धमा ।

प्रस्तावको व्यहोरा

गाउँपालिकाको कठिन भूगोलका कारण दुर्गम स्थानहरूमा स्वास्थ्य सेवा पुऱ्याउन केहि स्थानमा आधारभूत स्वास्थ्य इकाई थप गर्ने आवश्यक देखिएको ।

हुनु पर्ने निर्णय

दुर्गम स्थानहरूमा आधारभूत स्वास्थ्य इकाई थप गर्ने ।

निर्णय

आगामी गाउँ सभामा बजेटको अवस्था हेरी थप निर्णय गर्ने ।

प्रस्ताव नं. ७

प्रवक्ता तोक्ने सम्बन्धमा ।

प्रस्तावको व्यहोरा

गाउँपालिकाले गरेका निती निर्णय र कामका बारेमा सञ्चारकर्मी तथा सर्वसाधारणलाई सुसूचित गर्ने प्रवक्ता तोक्नु पर्ने ।

हुनु पर्ने निर्णय

कार्यपालिका सदस्य श्याम बहादुर रोकालाई गाउँपालिकाको प्रवक्ता तोक्ने ।

निर्णय

प्रस्तावमा लेखिए बमोजिम गर्ने ।